

الْحَمْدُ لِلَّهِ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَجَعَلَ
الظُّلُمَاتِ وَالنُّورَ ثُمَّ الَّذِينَ كَفَرُوا بِرَبِّهِمْ يَعْدِلُونَ
(1) هُوَ الَّذِي خَلَقَكُمْ مِنْ طِينٍ ثُمَّ قَضَى أَجَلًا وَ
أَجَلٌ مُسَمًّى عِنْدَهُ ثُمَّ أَنْتُمْ تَمْتَرُونَ (2) وَ هُوَ اللَّهُ
فِي السَّمَاوَاتِ وَ فِي الْأَرْضِ يَعْلَمُ سِرَّكُمْ وَ
جَهْرَكُمْ وَ يَعْلَمُ مَا تَكْسِبُونَ (3) وَ مَا تَأْتِيهِمْ مِنْ
آيَةٍ مِنْ آيَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ (4)
فَقَدْ كَذَّبُوا بِالْحَقِّ لَمَّا جَاءَهُمْ فَسَوْفَ يَأْتِيهِمْ أَنْبَاءُ
مَا كَانُوا بِهِ يَسْتَهْزِءُونَ (5) أَلَمْ يَرَوْا كَمْ أَهْلَكْنَا مِنْ
قَبْلِهِمْ مِنْ قَرْنٍ مَكَنَّاهُمْ فِي الْأَرْضِ مَا لَمْ نُمْكِنْ
لَكُمْ وَ أَرْسَلْنَا السَّمَاءَ عَلَيْهِمْ مِدْرَارًا وَ جَعَلْنَا
الْأَنْهَارَ تَجْرِي مِنْ تَحْتِهِمْ فَأَهْلَكْنَاهُمْ بِذُنُوبِهِمْ وَ

أَنشَأْنَا مِنْ بَعْدِهِمْ قَرْنًا آخَرِينَ (6) وَ لَوْ نَزَّلْنَاهُ عَلَيْكَ
 كِتَابًا فِي قِرْطَاسٍ فَلَمَسُوهُ بِأَيْدِيهِمْ لَقَالَ الَّذِينَ
 كَفَرُوا إِنَّ هَذَا إِلَّا سِحْرٌ مُبِينٌ (7) وَ قَالُوا لَوْ لَا أُنْزِلَ
 عَلَيْهِ مَلَكٌ وَ لَوْ أُنْزِلْنَا مَلَكًا لَقُضِيَ الْأَمْرُ ثُمَّ لَا
 يُنْظَرُونَ (8) وَ لَوْ جَعَلْنَاهُ مَلَكًا لَجَعَلْنَاهُ رَجُلًا وَ
 لَلَبَسْنَا عَلَيْهِمْ مَا يَلْبَسُونَ (9) وَ لَقَدْ اسْتَهْزَيْ بِرُسُلٍ
 مِنْ قَبْلِكَ فَحَاقَ بِالَّذِينَ سَخِرُوا مِنْهُمْ مَا كَانُوا بِهِ
 يَسْتَهْزِءُونَ (10)

Praise be to Allah, Who created the heavens and the earth, and made the darkness and the light. Yet those who reject Faith hold (others) as equal, with their Guardian-Lord. He it is created you from clay, and then decreed a stated term (for you). And there is with him another determined term; yet ye doubt within yourselves! And He is Allah in the heavens and on earth. He knoweth what ye hide, and what ye reveal, and He knoweth the (recompense) which ye earn (by your deeds). But never did a single one of the signs of their Lord reach them, but they turned

~~~~~

away therefrom. And now they reject the truth when it reaches them: but soon shall come to them the news of what they used to mock at. See they not how many of those before them We did destroy?- generations We had established on the earth, in strength such as We have not given to you - for whom We poured out rain from the skies in abundance, and gave (fertile) streams flowing beneath their (feet) : yet for their sins We destroyed them, and raised in their wake fresh generations (to succeed them) . If We had sent unto thee a written (message) on parchment, so that they could touch it with their hands, the Unbelievers would have been sure to say: "This is nothing but obvious magic!" They say: "Why is not an angel sent down to him?" If we did send down an angel, the matter would be settled at once, and no respite would be granted them . If We had made it an angel, We should have sent him as a man. And We should certainly have caused them confusion in a matter which they have already covered with confusion. Mocked were (many) messengers before thee; but their scoffers were hemmed in by the thing that they mocked.

تعریف اللہ کے لیے ہے جس نے زمین اور آسمان بنائے، روشنی اور تاریکیاں

پیدا کیں۔ پھر بھی وہ لوگ جنہوں نے دعوت حق کو ماننے سے انکار کر دیا ہے

دوسروں کو اپنے رب کا ہمسر ٹھہرا رہے ہیں۔ وہی ہے جس نے تم کو مٹی سے

پیدا کیا، پھر تمہارے لیے زندگی کی ایک مدت مقرر کر دی، اور ایک دوسری

مدت اور بھی ہے جو اس کے ہاں طے شدہ ہے۔ مگر تم لوگ ہو کہ شک میں

پڑے ہوئے ہو۔ وہی ایک خدا آسمانوں میں بھی ہے اور زمین میں بھی،  
 تمہارے کھلے اور چھپے سب حال جانتا ہے اور جو برائی یا بھلائی تم کما تے ہو اس  
 سے خوب واقف ہے۔ لوگوں کا حال یہ ہے کہ ان کے رب کی نشانیوں میں  
 سے کوئی نشانی ایسی نہیں جو ان کے سامنے آئی ہو اور انہوں نے اس سے منہ  
 نہ موڑ لیا ہو۔ چنانچہ اب جو حق ان کے پاس آیا تو اسے بھی انہوں نے جھٹلا  
 دیا۔ اچھا، جس چیز کا وہ اب تک مذاق اڑاتے رہے ہیں عنقریب اس کے متعلق  
 کچھ خبریں انہیں پہنچیں گی۔ کیا انہوں نے دیکھا نہیں کہ ان سے پہلے کتنی  
 ایسی قوموں کو ہم ہلاک کر چکے ہیں جن کا اپنے اپنے زمانہ میں دور دورہ رہا  
 ہے؟ اُن کو ہم نے زمین میں وہ اقتدار بخشا تھا جو تمہیں نہیں بخشا ہے، ان پر  
 ہم نے آسمان سے خوب بارشیں برسائیں اور ان کے نیچے نہریں بہا دیں، (مگر  
 جب انہوں نے کفرانِ نعمت کیا تو) آخر کار ہم نے ان کے گناہوں کی پاداش  
 میں انہیں تباہ کر دیا اور ان کی جگہ دوسرے دور کی قوموں کو اٹھایا۔ اے  
 پیغمبر! اگر ہم تمہارے اوپر کوئی کاغذ میں لکھی لکھائی کتاب بھی اتار دیتے اور

لوگ اسے اپنے ہاتھوں سے چھو کر بھی دیکھ لیتے تب بھی جنہوں نے حق کا انکار کیا ہے وہ یہی کہتے کہ یہ تو صریح جادو ہے۔ کہتے ہیں کہ اس نبی پر کوئی فرشتہ کیوں نہیں اتارا گیا؟ اگر کہیں ہم نے فرشتہ اتار دیا ہوتا تو اب تک کبھی کا فیصلہ ہو چکا ہوتا، پھر انہیں کوئی مہلت نہ دی جاتی۔ اور اگر ہم فرشتے کو اتارتے تب بھی اسے انسانی شکل ہی میں اتارتے اور اس طرح انہیں اُسی شبہ میں مبتلا کر دیتے جس میں اب یہ مبتلا ہیں۔ اے نبی، تم سے پہلے بھی بہت سے رسولوں کا مذاق اڑایا جا چکا ہے، مگر ان مذاق اڑانے والوں پر آخر کار وہی حقیقت مسلط ہو کر رہی جس کا وہ مذاق اڑاتے تھے۔

تاریف اللہ کے لیے ہے جس نے زمین اور آسمان بنائے، روشنی اور تاریکیاں پیدا کی | پھر بھی وہ لوگ جنہوں نے داوے-ہک کو ماننے سے انکار کر دیا ہے دوسروں کو اپنے رب کا ہمسر ٹھہرا رہے ہیں | وہی ہے جس نے تم کو مٹی سے پیدا کیا، پھر تمہارے لیے زندگی کی ایک مدت مقرر کر دی، اور ایک دوسری مدت اور بھی ہے جو اس کے یہاں تयشودا ہے | مگر تم لوگ ہو کی شک میں پڑے ہو | وہی ایک خدا آسمانوں میں بھی ہے اور زمین میں بھی، تمہارے خولے اور छिपے سب حال جانتا ہے اور جو بُرائی یا بُلائی تم کماؤ ہو اس سے خُوب واقف ہے | لوگوں کا حال یہ ہے کہ ان کے رب

की निशानियों में से कोई निशानी ऐसी नहीं जो उनके सामने आई हो  
 और उन्होंने उससे मुँह न मोड़ लिया हो | चुनांचे अब जो हक उनके  
 पास आया तो उसे भी उन्होंने झुटला दिया | अच्छा, जिस चीज़ का वे  
 अब तक मज़ाक उड़ाते रहे हैं अनक़रीब उसके मुताल्लिक कुछ ख़बरें  
 उन्हें पहुँचेंगी | क्या इन्होंने देखा नहीं कि इनसे पहले कितनी ऐसी  
 क़ौमों को हम हलाक कर चुके हैं जिनका अपने-अपने ज़माने में दौरा-  
 दौरा रहा है? उनको हमने ज़मीन में वह इक़तिदार बख़्शा था जो तुम्हें  
 नहीं नहीं बख़्शा है, उनपर हमने आसमान से ख़ूब बारिशें बरसाई और  
 उनके नीचे नहरें बहा दीं, (मगर जब उन्होंने कुफ़राने-नेमत किया तो)  
 आख़िरकार हमने उनके गुनाहों की पादाश में उन्हें तबाह कर दिया  
 और उनकी जगह दूसरे दौर की क़ौमों को उठाया | ऐ पैग़म्बर, अगर  
 हम तुम्हारे ऊपर कोई कागज़ में लिखी-लिखाई किताब भी उतार देते  
 और लोग उसे अपने हाथों से छूकर भी देख लेते तब भी जिन्होंने हक़  
 का इनकार किया है वे यही कहते कि यह तो सरीह जादू है | कहते हैं  
 कि उस नबी पर कोई फ़रिश्ता क्यों नहीं उतारा गया? अगर कहीं हमने  
 फ़रिश्ता उतार दिया होता तो अब तक का फैसला हो चुका होता, फिर  
 इन्हें कोई मुहलत न दी जाती | और अगर हम फ़रिश्ते को उतारते तब  
 भी उसे इनसानी शक़ल ही में उतारते और इस तरह इन्हें उसी शुब्हे में  
 मुब्तला कर देते जिसमें अब ये मुब्तला हैं | ऐ नबी, तुमसे पहले भी  
 बहुत-से-रसूलों का मज़ाक उड़ाया जा चुका है, मगर उन मज़ाक  
 उड़ानेवालों पर आख़िरकार वही हक़ीक़त मुसल्लत होकर रही जिसका वे  
 मज़ाक उड़ाते थे |